

## कोरोना भाइरस (COVID-19) नियन्त्रण तथा उपचार कोष (स्थापना र संचालन) निर्देशिका, २०७७

गाउँ कार्यपालिकाको बैठकबाट पारित मिति २०७७/०९/०४

प्रमाणित मिति: २०७७/०९/०५

### प्रस्तावना

लिसंखु पाखर गाउँपालिकामा कोरोना भाइरस (COVID-19) को प्रकोप नियन्त्रणका लागि पुर्व तयारी, रोगको पहिचान तथा नियन्त्रण एवं कोरोना भाइरस प्रभावितहरुको प्रभावकारी उपचार प्रबन्धको लागि आवश्यक पर्ने खर्चको शिघ्र व्यवस्थापन गर्न बान्छनीय भएकोले,

लिसंखु पाखर गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित) गर्ने ऐन, २०७४ को दफा २ ले दिएको अधिकार प्रयोग गरी लिसंखु पाखर गाउँपालिकाले यो निर्देशिका बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस निर्देशिकाको नाम "कोरोना भाइरस (COVID-19) नियन्त्रण तथा उपचार कोष (स्थापना र संचालन) निर्देशिका, २०७७" रहेको छ ।

(२) यो निर्देशिका तुरुन्त लागू हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा :

(क) "कोष" भन्नाले दफा ३ बमोजिमको कोष सम्झनु पर्छ ।

(ख) "समिति" भन्नाले दफा ६ बमोजिमको कोष संचालक समिति सम्झनु पर्छ ।

३. कोषको स्थापना : (१) लिसंखु पाखर गाउँपालिकामा कोरोना भाइरस (COVID-१९) नियन्त्रण तथा उपचार सम्बन्धी व्यवस्था गर्न एक कोष स्थापना गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु जम्मा गरिनेछ ।

(क) स्थानीय तहबाट प्राप्त रकम,

(ख) नेपाल सरकारबाट कोषलाई प्रदान भएको रकम,

(ग) प्रदेश सरकारबाट प्राप्त रकम,

(घ) दातृ मुलुक, दातृ संस्था, अन्तर्राष्ट्रिय वा विदेशी गैर सरकारी संस्थाबाट कोषको नाममा सोझै प्राप्त भएको रकम,

(ड) गाउँ कार्यपालिकाका सदस्य, गाउँ सभाका सदस्य, गाउँपालिकाका कर्मचारीले प्रदान गरेको रकम,

(च) खण्ड (क) मा लेखिएदेखि बाहेक सम्पूर्णा सरकारी तथा गैर सरकारी संस्था वा त्यस्ता संस्थाका कर्मचारी, प्राध्यापक, शिक्षक, उद्यमी, व्यापारी, विभिन्न पेशागत व्यक्तिहरू, राजनैतिक दल, ट्रेड युनियन, गैर सरकारी संस्था, नागरिक समाज वा सर्वसाधारणले स्वेच्छाले प्रदान गरेको रकम,

(छ) अन्य स्रोतबाट प्राप्त रकम ।

(३) उपदफा (१) को खण्ड (घ) बमोजिमको रकम प्राप्त गर्नु पूर्व नेपाल सरकारको स्वीकृति लिनुपर्नेछ । तर, नेपालमा कार्यरत दातृ मुलुक, दातृ संस्था, अन्तराष्ट्रिय वा विदेशी गैर-सरकारी संस्थाको स्वीकृत बजेट तथा कार्यक्रम मार्फत प्राप्त हुने रकमको सम्बन्धमा नेपाल सरकारको स्वीकृति आवश्यक पर्ने छैन ।

४. कोषको प्रयोग : कोषमा जम्मा भएको रकम देहायको कार्यको लागि खर्च गरिनेछ :-

(क) कोरोना भाइरस (COVID-19) को रोकथाम तथा उपचारको लागि आवश्यक आइसोलेशन अस्पताल स्थापना र संचालनमा लाग्ने खर्चहरूको शिघ्र व्यवस्थापन गर्न,

(ख) कोरोना भाइरस (COVID-19) बाट मानवीय क्षति नियन्त्रण गर्न र सो प्रकोपको कारणबाट प्राभावित व्यक्तिको सहज परिक्षण तथा उपचारको व्यवस्था गर्न,

(ग) कोरोना भाइरस (COVID-19) को उपचारमा आवश्यक पर्ने मेडिकल सामग्री, औषधि, उपकरणका लागि लाग्ने खर्चहरूको प्रबन्ध गर्न,

(घ) कोरोना भाइरस (COVID-19) को नियन्त्रण तथा उपचार गर्न स्थानीय सरकारबाट निर्णय भए बमोजिमका अन्य खर्च गर्न,

(ड) कोरोना भाइरस (COVID-19) बाट ज्यान गुमाएका परिवारलाई दिने राहत खर्च ।

५. कोषको रकम प्रयोग हुन नसक्ने : दफा ४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको प्रयोजनका लागि कोषको रकम खर्च गर्न सकिने छैन :

(क) कुनै सरकारी वा गैर सरकारी कर्मचारीलाई पारिश्रमिक, तलब, भत्ता वा सुविधा उपलब्ध गराउन,

(ख) कुनै सरकारी वा गैर सरकारी कर्मचारीलाई भ्रमण खर्च वा अन्य त्यस्तै प्रकारको खर्च उपलब्ध गराउन,

(ग) कसैलाई चन्दा, पुरस्कार, उपहार, अनुदान तथा आर्थिक सहायता प्रदान गर्न ।

६. कोष संचालक समिति : (१) कोष संचालन तथा व्यवस्थापन गर्नको लागि देहाय बमोजिमको एक कोष संचालक समिति रहनेछ :

(क) अध्यक्ष, श्री कमल प्रसाद नेपाल	संयोजक
(ख) उपाध्यक्ष, श्री हेमगंगा मोक्तान	सदस्य
(ग) कार्यपालिका सदस्य - २	सदस्य
(घ) प्रमुख प्रशासकीय अधिकृत	सदस्य
(ङ) स्वास्थ्य शाखा प्रमुख	सदस्य
(च) आर्थिक प्रशासन शाखा प्रमुख	सदस्य सचिव

(२) समितिको बैठक जुनसुकै बखत समितिको संयोजकले तोकेको स्थान, मिति र समयमा बस्नेछ ।

(३) समितिको बैठकको अध्यक्षता समितिको संयोजकले गर्नेछ ।

(४) समितिले आवश्यकता अनुसार अन्य कर्मचारी वा विशेषज्ञ वा व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

(५) समितिको बैठक सम्बन्धि अन्य कुरा समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

(६) उपदफा (१) बमोजिमको समितिले दफा (३) बमोजिमको कोषमा रकम जम्मा गर्न आह्वान गर्न सक्नेछ ।

७. कोषको व्यवस्थापन तथा संचालन : (१) कोषमा प्राप्त हुने रकम लक्ष्मी बैंक लि. ठुलोपाखर शाखामा विविध समूहको एक खाता खोली सो खातामा जम्मा गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको खाता समितिको संयुक्त हस्ताक्षरबाट संचालन हुनेछ ।

(३) दफा (६) बमोजिमको समितिको निर्णय बमोजिम मात्र कोषको रकम खर्च गर्नुपर्नेछ ।

८. लेखा तथा लेखापरीक्षण : (१) कोषको आम्दानी खर्चको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।

(२) कोषको आन्तरिक लेखापरीक्षण कोष लेखा तथा नियन्त्रक कार्यालय र अन्तिम लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुनेछ ।

९. कोषको रकम खर्च गर्ने कार्यविधि : (१) दफा (४) बमोजिमको प्रयोजनको लागि, क्वारेन्टाइन सेन्टर वा आइसोलेशन अस्पताल वा गाउँ कार्यपालिका वा विपद व्यवस्थापन समितिले सम्पूर्ण विवरण सहित समिति समक्ष रकम माग गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम रकम माग भएमा कोरोना भाइरस (COVID-19) को रोकथाम तथा उपचारको लागि लाग्ने खर्चको आवश्यकता, कोषमा उपलब्ध भएको रकम र खर्चको औचित्य समेतलाई दृष्टिगत गरी समितिले ठहराए बमोजिम आवश्यक निर्णय गरी खर्च गर्नु गराउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त हुने रकम खर्चको लेखा अभिलेख आ.प्र शाखाले राख्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम खर्च भएको लेखा परिक्षण प्रचलित कानून बमोजिम गराउनु पर्नेछ ।

१०. सचिवालय सम्बन्धि व्यवस्था : (१) समितिको सचिवालय लिसंखु पाखर गाउँ कार्यपालिकाको कार्यालयमा रहनेछ ।

(२) समितिको निर्णय तथा कोषको खर्चको अभिलेख उपदफा (१) बमोजिमको सचिवालयमा राख्नुपर्नेछ ।

११. कोष संचालनको प्रशासनिक खर्च : कोष संचालन गर्दा आवश्यक पर्ने प्रशासनिक खर्च गाउँपालिकाको नियमित बजेटबाट खर्च गर्नुपर्नेछ । कोषको रकमबाट बैठक भत्ता उपलब्ध गराउन सकिने छैन ।

१२. कोषको खारेजी : (१) वि.सं. २०७७ असार मसान्तसम्म वा यस निर्देशिकाको उद्देश्य बमोजिम कार्य समाप्त भएमा वा छुट्टै कोष राख्नु पर्ने औचित्य नभएमा समितिले कोषमा भएको रकम गाउँपालिकाको संचित कोषमा जम्मा गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम रकम जम्मा गरिसकेपछि यस निर्देशिका बमोजिमको कोष स्वतः खारेज हुनेछ ।

१३. कार्यपालिकाले निर्देशन दिन सक्ने : कार्यपालिकाले यस निर्देशिकाको कार्यान्वयनको सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ ।

आज्ञाले,  
पूर्ण प्रसाद दुलाल  
प्रमुख प्रशासकीय अधिकृत